

# माटो सुधारका लागि प्राङ्गारिक मल

(माटो व्यवस्थापन कार्यक्रम)



लुम्बिनी प्रदेश सरकार  
कृषि तथा भूमि व्यवस्था मन्त्रालय  
कृषि विकास निर्देशनालय

**कृषि ज्ञान केन्द्र, बाँके**

आ.व. २०८०/८१

## परिचयः

जीवजन्तु र बोट विरुद्धबाट प्राप्त हुने वा जीवाश वस्तुबाट तयार गरेको मलखादलाई प्राङ्गारिक मल भनिन्छ । प्राणीबाट आएको फोहरमैला (गोवर, महुँत) बाट बनाइएको गोठेमल वा बनस्पतिहरू (स्याउला, सोत्तर, भारपात) कुहाएर तयार पारिएको कम्पोष्ट मल वा बोटविरुद्धबाट प्राप्त हुने वा जीवाश वस्तुबाट तयार पारिएको कम्पोष्ट मल वा भर्मिकम्पोष्ट ती सबै मललाई प्राङ्गारिक मलको रूपमा प्रयोग गरिने हरियो मल होस् वा भर्मिकम्पोष्ट ती सबै मललाई प्राङ्गारिक मलको रूपमा लिइन्छ । प्राङ्गारिक मलबाट विरुद्धबाट प्राप्त हुने भएकाले यसको प्रयोग मात्रा बढी चाहिन्छ । यसको प्रयोगले माटोको कणहरूलाई एक आपसमा बाँधेर दानेदार संरचना बनाई माटोको संरचनामा सुधार ल्याउने र आवश्यक खाद्यतत्वहरू थपिन जाने भएकाले माटोको अवस्थालाई दिगो रूपमा उर्वरक तथा उत्पादनशील बनाएर राख्न सकिन्छ । प्राङ्गारिक मलको प्रयोगले माटोको भौतिक, रासायनिक र जैविक गुणमा मात्र नभएर उत्पादित वस्तुहरूको गुणमा, भण्डारणमा, खानाको स्वादमा तथा मानव, पशुपञ्चीको स्वास्थमा पनि सुधार ल्याउँछ ।

## प्राङ्गारिक मलका फाईदाहरूः

- माटोको वनौटमा सुधार गरी माटोलाई बुर्जुराउँदो एवम् खुकुलो बनाउँछ र खनजोत पनि सजिलो हुन्छ ।
- माटोमा प्राङ्गारिक पदार्थको वृद्धि हुनुका साथै हरियो पदार्थ सडेर कार्बनअक्साईड उत्पन्न भएर माटोको कणहरूबाट खाद्यतत्वहरू प्राप्त गर्न सहयोग पुर्याउँछ ।
- माटोमा सूक्ष्म जीवहरूको संख्यामा वृद्धि भई माटोको उर्वराशक्तिमा वृद्धि हुन्छ ।
- बोटविरुद्धबाट प्राप्त हुने वस्तुबाट तयार पारिएको कम्पोष्टमा खाद्यतत्वहरू प्रदान गर्नुका साथै लामो समयसम्म उपलब्ध भईरहन्छ ।
- माटोमा हावा तथा पानीको आवागमन तथा निकास राम्रो हुन्छ र माटोमा पानी अड्ने क्षमता वृद्धि हुन्छ ।
- माटोको भौतिक, रासायनिक तथा जैविक गुण सुधार्नुको साथै माटोको पानी धारण गर्ने शक्तिमा पनि वृद्धि गर्ने भएकोले जलवायु परिवर्तन र सुख्खा खडेरीको समयमा पनि प्रभावकारी हुन्छ ।
- कम्पोष्ट मलको प्रयोगले तत्काल लगाएको बालीलाई मात्र नभई त्यस पर्छि लगाउने बालीलाई पनि खाद्यतत्व आपूर्ति गर्छ ।
- यो मलको प्रयोगले अर्गानिक खेती गर्न सकिन्छ साथै उत्पादित वस्तुको गुणस्तर र बजार मूल्य पनि राम्रो हुन्छ ।
- माटोको पि. एच. लाई सन्तुलनमा राख्न सधाउछ ।
- दीर्घकालीन प्रयोगले कम खर्चमा उत्पादन वृद्धि गर्न सकिन्छ ।
- स्थानीय स्तरमै पाइने स्रोत (गोवर, मूत्र, सोत्तर तथा भारपातहरू) को प्रयोग हुने हुँदा सस्तो एवम् सुलभ रूपमा उत्पादन गर्न सकिन्छ ।
- यसको प्रयोगले महँगो रासायनिक मल माथिको निर्भरतालाई घटाउँछ साथै फोहोर मैलालाई व्यवस्थित गरेर कम्पोष्ट मल बनाउन सके बातावरण सफा सुधार हुनुको साथै रासायनिक मलको नकारात्मक असरलाई घटाएर लान सकिन्छ ।

- प्राङ्गारिक मलले माटोको अम्लियपना वा क्षारीयपना बढन नदिई तटस्थ राष्ट्र अलुमिनियम, म्यांगिनज तथा फलामलाई आफुमा बाँधेर राख्ने हुँदा अम्लिय माटोमा यी तत्वबाट बिरुवालाई हुने हानीबाट जोगाउँछ।
- हरियो मलको रूपमा प्रयोग गरिने कोशेवालीहरुको जराको गिर्खामा हुने राईजोवियम जीवाणुले हावामा हुने नाइट्रोजनलाई सोसी माटोमा नाइट्रोजनको मात्रा बढाउँछ।
- हरियो मलको रूपमा प्रयोग गरिने बालीहरु लगाएको छ भने वर्षा याममा पानीबाट खाद्यतत्वहरु बगेर या चुहेर खेर जानबाट रोक्छ भने रासायनिक मलको उपयोगिता पनि बढाउँछ।
- हरियो मलको लागि प्रयोग गरिने विरुवाहरु बाक्लो लगाईने अनि चाँडो र हलक्क बढने हुँदा भारपातको वृद्धि हुनबाट बचाउँछ।
- हरियो मल प्रयोग गर्दा सिफारिश गरिएको रासायनिक मलको मात्रामा ६०% कटौती गर्न सकिन्छ।

#### प्राङ्गारिक मलका प्रकारहरू:

१. गोठेमल
२. कम्पोष्ट मल
३. हरियो मल
४. पिना (तोरी, बदाम, तील आदि)
५. गड्यौलाको मल (भर्मिकम्पोष्ट मल)
६. कुखुराको सुली
७. बाख्नाको जुतो
८. शहरको फोहर
९. गोबर घाँसको लेदो

यी मलहरु मध्य स्थानीय सामाजी प्रयोग गरी बनाउन सकिने केही महत्वपूर्ण मलहरुको व्यवस्थापन विधि बारे तल वर्णन गरिएको छ।

#### १. गोठेमल

##### परिचय:

गाईवस्तुहरुको मलमूत्र, तथा गोठबाट निस्केका सोतरहरुलाई गोठको नजिकै थुपारेर तयार पारिएको मललाई गोठेमल भनिन्छ र यसलाई कृषि उत्पादन सफल बनाउनको लागि अहम भूमिका रहेको प्राङ्गारिक मलको मूल्य स्रोतको रूपमा लिईन्छ। नेपाली कृषकले सैवैभन्दा बढी प्रयोग गर्ने गोठेमल बनाउँदा गाइवस्तुको गोबर, मुत्र र सोतरलाई राम्रो र सुरक्षित तरिकाले विधाइत गराउन जरुरी हुन्छ। गोठेमलको गुणस्तर निर्माण र प्रयोग नै माटोको उर्वराशक्ति बढाउने मुख्य उपाय हो। नेपाली कृषकहरुले परापूर्वकालदेखि गोठेमलको प्रयोग गर्दै आइरहेको भए तापनि यसको व्यवस्थापनमा भने कमी नै देखिन्छ। गोबर र गहुँतको सदुपयोग र संरक्षण बाट नै गोठेमलको गुणस्तरमा सुधार ल्याउन सकिने भएकाले गोबर र मूत्रलाई गुणस्तरसुक्त बनाई प्रयोग गर्नु आवश्यक छ। गाइभैसीलाई १०० प्रतिशत भाग नाइट्रोजन भएको घाँस/ दाना खुवायो भने ८० प्रतिशत भाग गोबर र गहुँतमा फर्कन्छ र शरीर बनाउन केवल २० प्रतिशत मात्र प्रयोगमा आउँदछ। यो ८० भागमा

५२ प्रतिशत भाग गहुँत मार्फत र २८ प्रतिशत भाग गोबरमा फर्किन्छ। यसरी गोबरमा भन्दा गहुँतमा दोब्बर नाईट्रोजन हुने भएकाले गहुँतको संरक्षणमा पनि उत्तिकै ध्यान पुर्याउन आवश्यक हुन्छ। यी मात्र नभई सूक्ष्म तथा सहायक तत्व पनि गोबर र मूत्रबाट बाहिर फर्किन्छन्।

### गोठेमल व्यवस्थापन:

गाउँघरमा रास्तोसँग मल नकुहिदै प्रयोग गर्ने, मललाई वारीमा लगेर तुरन्तै माटोमा नमिसाई सुकन दिने, पशुमुत्रको सही सदुपयोग नगर्ने जस्ता कार्यहरु कृषकहरूले गरेको पाईन्छ। यसो गर्दा मल सुकन गई मलमा भएका विरुवालाई आवश्यक पर्ने खायितत्व उडेर जाने तथा पानीले बगाएर खेर गईरहेको हुन्छ। कृषकहरूको कमजोर आर्थिक स्थिति, आवश्यक समयमा रासायनिक मलको अभाव र न्युन गुणस्तर भएको गोठेमलको प्रयोग भईरहेको अवस्थामा

गुणस्तरयुक्त गोठे मलको प्रयोगले कृषि उत्पादनमा धेरै हदसम्म लाभ पुर्याउन सक्छ। साधारणतया गाईवस्तुहरूको गोबरमा ०.३-०.४ % नाईट्रोजन, ०.१-०.२ % फस्फोरस र ०.१-०.३ % पोटास पाईन्छ भने मुत्रमा १.०-१.५ % नाईट्रोजन, १.६९% फस्फोरस र १.३५ % पोटास पाईन्छ। त्यसै परम्परागत तरिकाले बनाएको गोठेमलबाट ०.८७%, नाईट्रोजन र सूधारिएको गोठेमलबाट १.२% नाईट्रोजन प्राप्त गर्न सकिन्छ। त्यसैले गाईवस्तुको गोबर र मुत्रलाई व्यवस्थित तरिकाले संकलन गरी गोठेमल तयार पारेर प्रयोग गर्दा माटोको उवरा शक्ति बढन गई जमीनको उत्पादकत्व पनि बढन जान्छ। गोठेमल व्यवस्थापनको लागि निम्न अनुसारको विधि अपनाउनु पर्छ;

- **गोठको सुधार:** गोबर, सोतर तथा मुत्र खेर नजाने हुङ्गा वा ईङ्गा वा फल्याक विश्वाईएको या प्लास्टर गरेको भुई हुनुपर्छ र यसमा नली बनाएर पिसाव जम्मा हुने ट्याङ्की बनाएर मूत्र संकलन गर्न सकिन्छ। सुकको सोतरको प्रयोगले पनि मूत्र खेर जानबाट बचाउन सकिन्छ।
- **ठाउँको छनौट:** गोठेमल तयार गर्दा गोठको नजिक, प्रत्यक्ष रूपमा चर्को धाम नलाएने, पानी नपस्ने, नजाने, जमिन मुनिको पानीको सतह र मलको खाडल नजिकै नभएको ठाउँको छनौट गर्नु पर्दछ।
- **सोतरको व्यवस्था:** विरुवालाई चाहिने खायितत्वहरु प्रशस्त भएका र मूत्रलाई सजिलै सोस्न सक्ने, चाँडै कुहिने वालीविरुवा तथा तिनका अवशेषहरूलाई सोतरको रूपमा प्रयोग गरिन्छ। असल गुणका सोतरमा दलहन वाली (सिमी, मास, बोडी, मुसुरो, ढैचा, लसुन, मस्याड आदि) का अवशेषहरु, कलिला भारपात, असुरो, तितेपाती, उत्तिस, बनमारा, जलकुम्भी आदि पर्दछन् भने कम गुणस्तरका सोतरहरूमा नल, पराल, मकैको डाँठ, सल्लाको पात आदि पर्दछन्।
- **पशु मुत्रको सदुपयोग:** गाईवस्तुको मुत्रमा प्रशस्त मात्रामा नाईट्रोजन पाइने हुँदा यसको संरक्षण र सदुपयोग गर्नुपर्छ, जसको लागि प्रशस्त मात्रामा सोतर प्रयोग गर्नुपर्छ यदि सोतर उपलब्ध हुन नसक्ने भएमा गोठ नजिकै सानो खाडल बनाई कुलेसोको माध्यमद्वारा मुत्र



तस्विर: गोठेमललाई यामु भलपानी र बलोनीबाट बचाउन छानो र बार बन्देजको व्यवस्था गरिएको

संकलन गरी विरुद्धामा प्रयोग गर्नुपर्छ।

- मललाई धाम र पानीबाट जोगाउने: गोबरमलको खाडल अथवा थुप्रोमा धामपानीको प्रत्यक्ष असरबाट जोगाउन छानो लगाउनु पर्छ, वा स्याउला, सोतर वा प्लाष्टिकले छोपेर बलेनीको पानी वा भलबाट बचाउनको लागि थुप्रो वा खाडलको छेउबाट कुलेसो बनाउनु पर्दछ।
- मललाई राप्रोसंग कुहाउने: मल राप्रोसंग एकनासले कुहियोस् भनको लागि मलमुत्र र सोतरलाई खाँदेर राख्नुपर्छ र समय समयमा ओलटाई पलटाई गर्ने वा पटक-पटक पलटाउन भ्याइदैन भने प्वाल परेको बाँस वा प्लाष्टिक पाईप प्रयोग गर्न पनि सकिन्छ, यसो गर्दा हावाको संचार राप्रो हुन्छ र मल छिटो कुहाउनमा सहयोग पुर्याउछ। सुख्खा हुन नदिन पानी छम्कने र छिटो र राप्रोसंग कुहाउनको लागि जोरनको प्रयोग गर्नुपर्दछ।
- कहिएको वा पाकेको मलको पहिचान गर्ने: राप्ररी पाकेको वा कहिएको मल कालो अथवा खैरो रङ्गको, गन्धहीन, हातमा नटासिने र समाउदा फिस्स जाने, बुरबुराउँदो र हल्का हुन्छ, कुन कुन वस्तु कुहाएर बनाएको छुट्याउन सकिदैन भने पानीमा घुलाउँदा सजिलै थिएगिन्छ।
- खेतबारीमा लगेपछि मललाई तुरन्त माटोमा मिलाउने: यदि समयमा मल माटोमा नमिसाएर धाममा खुल्ला छाडे मलमा भएको नाईट्रोजन उडेर जान्छ। १२ घण्टासम्म खुल्ला छाडेमा ६%, ३६ घण्टा सम्म खुल्ला छाडेमा २३% र ७ दिनसम्म खुल्ला छाडेमा ३६% नाईट्रोजन उडेर जान्छ। यस कारण खेतबारीमा लगेर फिजाएर वा थुप्रो पारेर नसुकाई मल खेतमा लगि खेतमा छरी तत्काल जोतेर पुर्ने गर्नु पर्दछ यदि पुर्न सकिदैन भने खेतमा ढूलो थुप्रो पारी वा प्लाष्टिक वा स्याउला वा माटोले त्यसलाई छोपी दिने र जोले दिन फिजारेर जोती दिने गर्नुपर्दछ।

### २. कम्पोष्ट मल

#### परिचय:

पात पतिङ्गर, पराल, छ्वाली, गोबर, मूत्र, स्याउला, घरबाट निस्केको फोहरमैला, खेतबारीबाट निस्केको भारपातहरु जस्ता खेरजाने जैविक तथा वानस्पतिक पदार्थहरूलाई तह-तह पारी खाडल वा थुप्रोमा राखी कुहाउनको लागि उपयुक्त बातावरणको सिर्जना गरी सूक्ष्मजैविक प्रक्रियाहारा विघटन गराई बनाएको मललाई कम्पोष्ट मल भनिन्छ। गोठेमल भन्दा प्रायः कम्पोष्ट मल तयारीमा बढी समय लाग्ने गर्दछ। कार्बन र नाईट्रोजनको मात्रा उपयुक्त (जस्तै २५-३५ को बीचमा) छ भने चाँडो मल तयार हुन्छ तर यो मात्रा ४०-५० छ भने समय बढी लाग्छ, यसैगरी हरियो पदार्थबाट चाँडै कम्पोष्ट तयार हुन्छ भने सुख्खा पराल, भारपातमा चिस्यानको मात्रा कम भएकोले समय बढी लाग्छ।

#### कम्पोष्ट मल बनाउने तरिकाहरू:

##### क. खाडल खनेर

- यो तरिका पानी कम पर्ने र पानीको सतह कम भएका ठाउँहरूमा उपयुक्त मानिन्छ।
- खाडलको साईज आवश्यकता अनुसार फरक गर्न सकिन्छ तर गहिराई १ मि. भन्दा बढी गर्नु राप्रो मानिन्दैन।
- उपयुक्त नापको खाडल बनाइ सकेपछि कम्पोष्ट बनाउनको लागि तयार पारिएको वस्तु (


- ५ से.मी सम्मको हरूलाई तह-तह पारी खाडलमा राख्ने।
- प्रत्येक तह १५ देखि २५ से.मी. को बनाउने।
- कम्पोष्ट मल फर्काउन पर्ने भएकोले सगैमा सोही आकारको अर्को खाडल पनि खन्नु पर्दछ।
- प्रत्येक तह पिच्छे जोरनको प्रयोग गर्ने। जोरनको रूपमा पाकेको कम्पोष्ट मल वा गोबर, पिसाव, जंगलको माटो, खरानी, चुन, गोबर घाँसको लेदो हाल्नु पर्दछ। यदि अमिलयपना भएका वस्तुहरु जस्तै सल्लाका पातहरु प्रयोग गर्दा चुन प्रयोग गर्नु राम्रो हुन्छ।
- सबै वस्तु भरी सकेपछि माटोले छोप्ने, जसले भिंगा र दुर्गन्धबाट बचाउँछ र खाद्यतत्व खेर जानबाट पनि बचाउँछ।
- यसै प्रकारले खाडल जमिनको सतह भन्दा एक हात माथि सम्म भर्न सकिन्छ। खाडल भरेपछि यसलाई १ देखि २ इन्च माटोले छोप्नु पर्दछ।
- एक महिना पछि पहिलो पल्टाई गर्ने, पहिलो पल्टाई गरेको एक महिना पछि दोस्रो पल्टाई गर्ने, र दोस्रो पल्टाईको १.५ महिना पछि तेस्रो वा अन्तिम पल्टाई गर्ने।
- यसरी कम्पोष्ट पल्टाउँदा तह पिच्छे पानी छर्क्नु पर्छ।

#### ख. थुप्रो बनाउर

- वर्षा वा पानी बढी पर्ने ठाउँ, पानीको सतह भएको ठाउँ र खाडल खनको लागि ज्यामी र समयको अभाव भएको ठाउँमा यो तरिका उपयुक्त मानिन्छ।
- यो विधिबाट मल बनाउँदा जमिन माथिको घाँस निकाली ६ इन्च जति माटो भिक्ने।
- कम्पोष्ट बनाउने वस्तुहरु खाडल न खनेरै जमिन माथि तहतह गरेर राखी मलको वरिपरि काठपात र स्याउलाले छेकवार गर्नु पर्दछ।
- प्रत्येक तह ८ देखि १२ इन्चको हुनु पर्दछ र तहतहमा जोरनको प्रयोग गर्ने र पानी छक्ने।
- करिव १.५ मि. जति भए पछि माटो र गोबरले लिप्दिने वा कालो पोलिथिनले छोप्दिनु पर्छ जसले गर्दा नाइट्रोजन मल उडेर जानबाट बच्नुको साथै दुर्गन्ध पनि नआउने हुन्छ।
- यो तरिकामा पनि १ देखि १.५ महिना को फरकमा २ देखि ३ पटक सम्म मल पल्टाउने।
- वर्षा याममा पानीबाट बचाउनको लागि छानोको व्यवस्था गर्नु राम्रो हुन्छ।

तयार भएको कम्पोष्ट मलको पहिचान:

- मल राम्रोसंग कुहिएर लतकक भई गाढा कालो भएमा
- कुन वस्तुवाट बनाइएको छुट्याउन नसकिने भएमा
- हातमा लिंदा बुबुराउँदो तथा हल्का भएमा
- दुर्गन्ध नआउने भएमा
- तयारी कम्पोष्ट मल ऐटा वाल्टिनमा पानी हालेर मल राख्ना थिगिन्छ भने तयार नभएको



विवर: कम्पोष्ट मल बनाउने तरिकाको ऐटा मुद्दा

चाहिं पानी माथि तैरिन्छ।

### ३. हरियो मल:

खेती गरिने जग्नामा विरुवा उमारेर फूल फुल्नु अगावै माटोमा पुरी कुहाएर वा अन्य हरियो बनस्पति अथवा हरियो भाग (कलिलो र नरम पात, डाँठ र हाँगाहरु) बाहिरबाट ल्याई माटोमा पुरी कुहाएर बनाउने मललाई हरियो मल भनिन्छ।

### हरियो मलका लागि प्रयोग गरिने विरुवामा हुनु पर्ने गुणहरू

- कोशेवालीले बायुमण्डलको नाईट्रोजन स्थिरकरण गरी माटोको उर्वराशक्ति बढाउनमा मद्दत पुर्याउने हुँदा हरियो मलको लागि सकेसम्म कोशेवाली (डैचा, बोडी, मुड, भटमास, वरसिम, खेसरी, सनई, भेच आदि) को छनोट गर्नुपर्छ।
- कोशेवाली लगाउन नसक्ने अवस्थामा अन्य बनस्पतिहरु जसको डाँठपातहरु नरम र चाँडै कुहिने होस् त्यस्ता खालका विरुवाहरूलाई प्रयोग गर्न सकिन्छ।
- छिटो तथा हलक्क बद्दने, थोरै समयमा धेरै हरियो पदार्थ पाउने, जमिनलाई चाँडै ढाक्ने, भारलाई उछिन्ने र भारको प्रकोप कम गर्ने, ठूलो तथा गहिरो जरा जाने विरुवाहरु जसले माटोको तल्लो भागबाट बढी मात्रामा खाद्यतत्व ग्रहण गरी पछि लगाइने बालीलाई पनि पुने हुनुपर्दछ।
- त्यस्तै हरियो मलका लागि प्रयोग गर्ने विरुवा रोगकिरा सहन सक्ने र विषम हावापानीमा पनि हुर्क्न, बढन र सप्रिन सक्ने हुनुपर्छ।
- कम समयमा (८ देखि १० हप्तामा) हरियो पदार्थको उब्जनी दिन सक्ने खालको हुनुपर्छ।

### लगाउने तरिका र यसको प्रयोग:

हरियो मलको रूपमा सकेसम्म छिटो बद्दने खालका कोशेवालीहरु (डैचा बोडी, मुड, भटमास, वरसिम, खेसरी, सनई, भेच) उमारेर माटोमा मिलाउनु पर्दछ। हरियो मलको लागि लगाईएको विरुवा प्रयोग गर्ने उपयुक्त समय भनेको फूल फुल्नु भन्दा ठीक अगाडिको अवस्था हो। यो अवस्थामा विरुवालाई हलोले जोती माटोमा मिलाउनुपर्छ र कुहाउनको लागि



तस्विर: हरियो मल बनाउनका लागि खेति गरिएको डैचा

प्रशस्त मात्रामा सिंचाई दिनुपर्छ। अथवा असुरो, तितेपाती, बनमारा, खिरो, इपिलिशिपिल, सिसौ आदिको कलिलो र नरम डाँठ र पातहरूलाई टुक्राएर माटोमा मिलाई उचित मात्रामा सिंचाई दिई मल राम्रोसंग कुहिए पछि बाली लगाउँदा राम्रो उब्जनी लिन सकिन्छ। खासगरी वैशाख महिनातिर खेत तयार पारी पानी लाग्न सक्ने ठाउंमा पानी लगाई र पानी नलाने ठाउंमा पाहिलो एकचोटि पानी पर्नासाथ हरियो मलको बीउ बाक्लो गरी छर्नुपर्छ। हरियो मलको प्रयोग हिउँद र वर्षा दुवै मौसममा लगाउन सकिन्छ। हिउँदे बालीको रूपमा वर्षीम, क्लोभर, लुसर्न जस्ता धाँसेवाली लगाएर गाईवस्तुको पोषण व्यवस्थापन गर्ने र अन्तिम बेलाको बालीलाई हरियो मलको रूपमा प्रयोग गर्दा जमीनमा हरियो पदार्थ र नाईट्रोजन थिपिने तथा माटो मलिलो पार्ने र पशु आहारा व्यवस्थापनमा पनि सघाउ पुर्याउछ। समयमा नै र चाहिएको अवस्थामा रासायनिक मल पुर्याउन नसकिने ठाउं विशेष

गरी पहाडी भेगमा हरियो मलको प्रयोगले बोटविरुवालाई चाहिने खाद्यतत्वको आपूर्ति गर्नुको साथै माटोमा चिस्यान राख्न समेत मद्दत पुर्याउछ।

### हरियो मल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु:

- हरियो मलले अम्लियपना बढाउने हुँदा माटो अम्लिय भएमा उचित मात्रामा चुन हाली हरियो मल लगाउनु पर्छ।
- हरियो मलको रूपमा प्रयोग गरिने कोशेवालीको बीउमा उपयुक्त राईजोवियम इनोकुलमले उपचार गरी छरेको खण्डमा विरुवाहरूलाई बढी मात्रामा नाइट्रोजेन उपलब्ध हुनुको साथै माटोको उर्वराशक्तिमा पनि वृद्धि हुन्छ।
- हरियो मललाई राम्रोसँग कुहाउनुपर्छ यदि राम्ररी कुहिएन भने रोगकिराको प्रकोप बढ्छ। हरियो मललाई राम्रोसँग कुहाउनको लागि प्रशस्त मात्रामा सिंचाई दिनुपर्छ।

### 8. पिणा:

तोरी, तिल, बदाम आदि जस्ता तेल उत्पादन गर्न प्रयोग गरिने बालीलाई तेल निकाल्न पैलिसके पछी बाँकी रहने पदार्थलाई पिना भनिन्छ। यसमा नाइट्रोजेन, फस्फोरस र पोटासियम जस्तो खाद्यतत्व, प्रोटीन तथा अन्य सुक्ष्म खाद्यतत्व पाइने भएकाले यसलाई महत्वपूर्ण प्राङ्गारिक मलको रूपमा लिइन्छ। यसले बिरुवालाई आवश्यक खाद्यतत्व उपलब्ध गराउनका साथै बिरुवामा जराबाट लाने दुसीहरूबाट बचाउन मद्दत गर्दछ। त्यसका अलावा पिनाको प्रयोगले बिरुवामा निमाटोड तथा लाही किराको प्रकोप न्यूनीकरण गर्नमा समेत मद्दत गर्दछ। यसलाई निम्नानुसार विधिबाट प्रयोग गर्न सकिन्छ;

### दूटो/धुलोको रूपमा प्रयोग गर्ने

यसलाई धुलो बनाएर बढाई गरेको खेतिमा छर्न सकिन्छ वा माटोमा मिलाएर बिस्तरै बिरुवाले मल सोस्ने गरी प्रयोग गर्न सकिन्छ। धुलो पिनालाई नर्सरीमा कोकोपिट वा माटोसँग मिसाएर पोलिब्याग वा नर्सरी ब्याडमा समेत प्रयोग गर्न सकिन्छ।

### भोलको रूपमा प्रयोग गर्ने

पिनालाई भोल मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ। त्यसका लागि सबै भन्दा पहिले १०० ग्राम पिनालाई १ लिटर पानीमा राम्ररी मिसाउने र २-४ दिन यसै छाडिदिने। त्यसपछि पिना र पानीको घोललाई छाने। छाने पछी निस्केको घोलमा थप १/२ लिटर पानी मिसाएर पातलो बनाउने, त्यसपछी त्यो भोललाई बिरुवामा मलको रूपमा छर्नको लागि तयार हुन्छ।



तस्विर: धुलो पिनालाई नर्सरी ब्याडमा मलको रूपमा प्रयोग गर्दै

### प्राङ्गारिक पदार्थ बन्ने प्रक्रियामा असर पार्ने तत्वहरू:

- तापक्रम: गोठेमल, कम्पोष्ट मल राम्रोसँग कुहिनको लागि सवैभन्दा उचित तापक्रम ५५ डिग्री से. देखि ६० डिग्री से. सम्मको हुन्छ। त्यसैले मल गर्मीमा छिटो र जाडोमा ढिलो

गल्ने हुन्छ । गोठेमल, कम्पोष्टमल बने प्रक्रियामा वातावरणिय र थुप्रोको आन्तरिक तापक्रम गरी दुई बटा तापले असर गरेको हुन्छ । त्यसैले वाह्य तापक्रम चिसो भएमा प्लाष्टिकले छोपेर र वाह्य तापक्रम बढेको बेलाका छानो दिएर तापक्रमलाई नियन्त्रण गर्न सकिन्छ । थुप्रो धेरै दूलो भएमा तापक्रम बढी भई मल बनाउने सूक्ष्म जीवाणुहरु नष्ट हुन्छन् । त्यसैले मल बनाउने खाडल या थुप्रोको साईज उचित हुनुपर्छ ।

- **चिस्यान:** चिस्यान धेरै कम भयो भने वस्तु कुहिनबाट रोकिन्छ, त्यस्तै बढी चिस्यान भयो भने विघटन हुन धेरै समय लाग्छ । त्यसैले ५०-६०% चिस्यान भएको अथवा व्यावहारिक रूपमा हेर्दा हातले निचोर्दा हातमा पानीको मात्रा निस्किन सक्ने खालको हुनुपर्छ ।
- **वस्तुको कडापन:** वस्तु कलिलो वा नरम भए छिटो र साहो वा कडा भए ढिलो गल्ने हुन्छ । त्यसैले मल बनाउँदा कडा वस्तुसँग नरम वस्तुहरु मिलाएर राख्नुपर्ने हुन्छ । अथवा गोठेमल छिटो तयार गर्नुपर्ने छ भने बढी मात्रामा नरम तथा कलिलो वस्तुहरु राख्नु पर्छ ।
- **जोरनको प्रयोग:** मल बनाउन राखिएका वस्तुहरुलाई छिटो र राप्रोसांग कुहाउनका लागि प्रयोग गरिने वस्तुलाई जोरन भनिन्छ । जोरनले कुहिने प्रक्रियालाई मदत गर्नुको साथै नाईट्रोजनको क्षति हुनवाट बचाउँछ । जोरनको रूपमा प्रयोग गरिने वस्तुहरु जस्तै: गोबर र मुत्रको धोल, पाकेको गोबरको धोल, खरानी, चुन, गोबर घ्याँसको लेदो, नाईट्रोजन वा फस्फोरस मध्ये कुनै एकको प्रयोग गर्न सकिन्छ । यदि अम्लियपना भएका वस्तुहरु जस्तै सल्लाका पातहरु प्रयोग गर्दा चुन प्रयोग गर्नु राम्रो हुन्छ ।
- **हावाको आवागमन:** हावाको आवागमन उपयुक्त भए मल छिटो र कम भए ढिलो गल्ने हुन्छ । त्यसैले मललाई वेला-वेलामा पल्टाउने वा खाडल वा थुप्रोको बीचमा प्लाष्टिकको पाईप राख्न सकिन्छ । सूक्ष्म क्रियाकलाप धेरै भए छिटो र थोरै भए मल ढिलो कुहिने हुन्छ ।

### सन्दर्भ सामग्रीहरु:

१. कृषि डायरी २०७९, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन ।
२. गोठेमल व्यवस्थापन विधि, अनिल पोख्रेल, तारा बहादुर घिमिरे, केशब राज पोख्रेल, नेपाल कृषि अनुसन्धान परिषद, कृषि अनुसन्धान केन्द्र, दशरथपुर, मुख्येत ।
३. द्वैमासिक कृषि: वर्ष ५१ फागुन-चैत २०७१ अंक ६ ।
४. द्वैमासिक कृषि: वर्ष ४७ वैशाख-जेठ २०६७ अंक १ ।
५. प्राङ्गारिक मल प्रवर्द्धन तथा माटोको उर्वराशक्ति व्यवस्थापन २०७५, फलफुल तथा तरकारी मूल्य-श्रेष्ठता विकास आयोजना, आयोजना व्यवस्थापन इकाई, कृषि विभाग, हरिहरभवन ।
६. मकैवालीमा खाद्यतत्व व्यवस्थापन: राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर, चितवन ।
७. माटो सुधारका लागि प्राङ्गारिक मल २०७४, नेपाल कृषि अनुसन्धान परिषद, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा ।



## प्रकाशक



लुम्बिनी प्रदेश सरकार  
कृषि तथा भूमि व्यवस्था मन्त्रालय  
कृषि विकास निर्देशनालय

# कृषि ज्ञान केन्द्र, बाँके

फोन नं: ०८१-५३००२७/५३०२२५

Email : [akcbanke@gmail.com](mailto:akcbanke@gmail.com)

Website: [akcbanke.gov.np](http://akcbanke.gov.np)

आ.व. २०८०/८१